



# मरिण गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय  
कपिलाकोट, सिन्धुली

## विदा माग पत्र

श्रीमान् प्रमुख प्रशासकिय अधिकृत ज्यू

उपरोक्त सम्बन्धमा मलाई तपसिल बमोजिमको विदा आवश्यक भएको हुँदा सो विदा  
उपलब्ध गराईदिनहुन विनम्र अनुरोध गर्दछु ।

विदा माग गर्ने कर्मचारीले प्रयोग गर्ने

नाम :-

दर्जा :-

वतन :-

शाखा :-

| चिन्ह लगाउने | मागेको विदाको किसिम | विदाको अवधि | विदा माग गर्नाको कारण |
|--------------|---------------------|-------------|-----------------------|
|              | १. घर विदा          |             |                       |
|              | २. विरामी विदा      |             |                       |
|              | ३. भैपरी आउने विदा  |             |                       |
|              | ४. पर्व विदा        |             |                       |
|              | ५. क्रिया विदा      |             |                       |
|              | ६. प्रसुति विदा     |             |                       |
|              | ७. असाधारण विदा     |             |                       |
|              | ८. अध्ययन विदा      |             |                       |

सम्बन्धीत कर्मचारीको सही :-

विदाको मिति :- ..... देखि ..... सम्म ..... दिन

कर्मचारी प्रशासन प्रमुखले प्रयोग गर्ने

| विदाको किसिम       | अधिको वाँकी | हाल मागेको | अब वाँकी रहन आउँने दिन |
|--------------------|-------------|------------|------------------------|
| १. घर विदा         |             |            |                        |
| २. विरामी विदा     |             |            |                        |
| ३. भैपरी आउने विदा |             |            |                        |
| ४. पर्व विदा       |             |            |                        |
| ५. क्रिया विदा     |             |            |                        |
| ६. प्रसुति विदा    |             |            |                        |
| ७. असाधारण विदा    |             |            |                        |
| ८. अध्ययन विदा     |             |            |                        |

विदा जाँच गर्ने कर्मचारीको सही :-

कर्मचारी प्रशासन शाखा

मिति :- .....

सिफारिस भएको

सिफारिस नभएको

विदा सकिने मिति :-

शाखा अधिकृत

मिति :-

कुनै कुरा भए जनाउने

स्वीकृत

स्वीकृत दिने अधिकृत

दर्जा :-

विदा सकिने मिति :-

मिति :-

“निजामती कर्मचारीको प्रतिवद्धता : पारदर्शिता र चुस्तता”